



माछापुच्छ्रे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय



प.सं.: ०७८/०७९

च.नं.:

गण्डकी प्रदेश, नेपाल

एम्बुलेन्स खरिद गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७८/१०/१७

यस गाउँपालिका गाउँ कार्यपालिकाको निर्णय अनुसार देहाय बमोजिमको सवारी साधन सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन २०७३ को दफा ८ को उपदफा १ (क) (द) तथा सार्वजनिक खरिद नियमावली २०६४ (चौथो संशोधन) को नियम ३१ (ख) बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनि वा सो को नेपालका लागि आधिकारिक विक्रेताहरू बिच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ्ग) विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (ख) को उपनियम २ अनुसार देहाय बमोजिम सवारी साधनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर र कम्पनीको आधिकारिक मूल्य खुल्ने कागजात (क्याटलग ब्रोसर) संलग्न राखी तपसिलमा उल्लेखित भए बमोजिमको प्रस्ताव दर्ता गराउनु हुन सम्बन्धित उत्पादक वा आधिकारिक विक्रेताको जानाकारिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल:

- यस कार्यालयबाट स्वीकृत सवारी साधन विस्तृत प्राविधिक स्पेशिफिकेशन यस कार्यालयबाट निशुल्क प्राप्त गर्न सकिन्छ ।
- उक्त कागजातको लागि इच्छुक सवारी साधन उत्पादक वा सो को नेपालका लागि आधिकारिक विक्रेताले उक्त सवारी साधनको विक्री गर्न नेपाल सरकारको सम्बन्धित निकायबाट प्राप्त भएको अनुमति पत्र सोको अध्यावधिक नवीकरण पत्र, स्थायी लेखा नम्बर तथा मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, आ.व. २०७७/०७८ सम्मको कर चुक्ता गरेको प्रमाणित कागजात, उक्त सवारी साधन सप्लाई गरेको हाल सम्मको विस्तृत विवरण सम्बन्धि कार्य अनुभवको प्रमाण पत्र सहितका कागजात सहित यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन १२ बजे सम्म यस कार्यालयमा दर्ता गराउनु पर्ने छ ।
- यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन १२ बजे सम्म यस कार्यालयमा सिलबन्दी प्रस्ताव दर्ता गराउन सकिने छ तथा दर्ता गरिएको सिलबन्दी प्रस्ताव सोहि दिन १४:०० बजे खोलिने छ ।
- साथै सुचिकृत नभएका उत्पादक तथा आधिकारिक विक्रेता कम्पनीहरूले सुचिकृत गराई उक्त सिलबन्दी प्रस्ताव पेश गर्न सकिने व्यहोरा समेत जानाकारी गराइन्छ ।
- पेश गर्ने दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन पेश गर्न सकिने छ ।

सवारी साधनको नाम	संक्षिप्त विवरण	संख्या	कैफियत
एम्बुलेन्स	Hard top jeep, 4wd, right hand drive model, suitable for driving in Nepal. Gross vehicle weight of the shall not less than 2400kgs and shall have seating capacity for the least driver, co-passenger and patient. Technical Specification (Ambulance Jeep 4WD) 2500-2600cc	१ (एक)	अन्य विवरण स्वीकृत Technical specification बमोजिम हुने छ ।

प्रमुख प्रशासकीय अधिकृत

"पर्यटन, कृषि, उर्जा र पूर्वाधार: समृद्ध माछापुच्छ्रेको मूल आधार"

Website: www.machhapuchhremun.gov.np, Email: info@machhapuchhremun.gov.np,

mpgaupalika@gmail.com